



कोष तथा लेखा नियन्त्रक कार्यालय, जाजरकोटसँग सम्बन्धित सार्वजनिक विवरण

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) को प्रयोजनार्थ
(२०८१ श्रावण देखि पौष मसान्त सम्मको)



कोष तथा लेखा नियन्त्रक कार्यालय
जाजरकोट

माघ, २०८१
फोन ०८९-४३०११८

विषयसूचि

खण्ड: एक.....	1
कोष तथा लेखा नियन्त्रक कार्यालय, जाजरकोटको परिचय र उद्देश्य.....	1
१.१. पृष्ठभूमि तथा परिचय:.....	1
१.२. उद्देश्य.....	1
खण्ड: दुई.....	3
संगठनात्मक संरचना, दरवन्दी र जिम्मेवार पदाधिकारीहरू.....	3
२.१ कर्मचारी दरवन्दी तेरिज तथा पदपूर्तीको अवस्था:.....	3
२.२ कार्यालय प्रमुख तथा सूचना अधिकारी:.....	3
२.३ सेवा प्रदान गर्ने शाखाहरूको जिम्मेवार तथा सहयोगी पदाधिकारीको टेलिफोन नम्बरहरू:.....	3
खण्ड: तीन.....	5
सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि.....	5
३.१ सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि.....	5
३.१.१. सूचना दिँदा लिनुपर्ने शुल्क/दस्तुर.....	5
३.२. सूचना उपलब्ध गराए बापत दस्तुर लिने तरिका.....	6
३.३. सेवा प्राप्त गर्न लाग्ने अवधि.....	6
३.४. निर्णय गर्ने अधिकारी:.....	6
३.५. निर्णय उपर उजुरी सुन्ने अधिकारी:.....	7
३.६. सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७(१) बमोजिम माग गरिएको सूचना र उपलब्ध गराइएको सूचनाको विवरण.....	7
खण्ड: चार.....	8
आर्थिक वर्ष २०८१/८२ मा सम्पादित प्रमुख कार्यको विवरण.....	8
खण्ड: पाँच.....	10
को.ले.नि.का. जाजरकोटको कार्यक्षेत्रमा रहेका कार्यालयहरू तथा स्थानीय तहहरू बारे जानकारी.....	10
५.१ कार्यक्षेत्र.....	10
५.२ सेवा पुर्याउनुपर्ने कार्यालयहरूको संख्या.....	11
५.२.१. संघीय कार्यालयहरू:.....	12
५.२.२. स्थानीय तहहरू:.....	13

५.३ पेन्सन प्राप्त गर्ने सेवाग्राहीको संख्या:.....	13
खण्ड: छ.....	14
आर्थिक वर्ष २०८१/८२ को पौष मसान्तसम्मको आर्थिक कारोवारको संक्षिप्त विवरण.....	14
६.१ जाजरकोट जिल्लाको चालु आ.ब. को कुल बजेट तथा खर्चको सारौंश.....	14
६.१.१. जाजरकोट जिल्लाको लागि विनियोजित कुल बजेट आ.ब. २०८१/८२ पौष मसान्तसम्म.....	14
६.१.२. जाजरकोट जिल्लाका स्थानीय तहमा अनुदान निकास आ.ब. २०८१/८२ पौष मसान्तसम्म.....	14
६.२.कोष तथा लेखा नियन्त्रक कार्यालय जाजरकोटको चालु आ.ब. को कुल बजेट र खर्चको तुलनात्मक विवरण: 14	
६.३ राजस्व असुली.....	14
६.४ धरौटी कारोवार:.....	15
६.५ विविध कारोवार.....	15
खण्ड: सात.....	16
जाजरकोट जिल्ला भित्रका सरकारी सम्पत्तिको विवरण.....	16
७.१ जाजरकोट जिल्लाका सरकारी कार्यालयहरूमा रहेका सवारी साधनसम्बन्धी विवरण:.....	16
खण्ड: आठ.....	17
तलवी प्रतिवेदन.....	17
खण्ड: नौ.....	18
कोष तथा लेखा नियन्त्रक कार्यालय, जाजरकोटको बेरुजु विवरण.....	18
खण्ड: दश.....	19
जाजरकोट जिल्लामा लेखा समूहका कर्मचारी र पदपूर्तिको अवस्था.....	19
१०.१. संघीय कार्यालयहरूमा लेखा को दरबन्दी र पदपूर्ति विवरण:.....	19
खण्ड: एघार.....	21
ऐन, नियम र निर्देशिकाको सूची.....	21

मन्तव्य

नेपालको संविधान, २०७२ को धारा २७ ले सूचनाको हकलाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको छ । आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको जानकारी पाउने नागरिकको मौलिक हक कार्यान्वयनको लागि सूचनाको हक सम्बन्धी ऐन, २०६४ कार्यान्वयनमा आएको छ। ऐनको दफा ५(३) ले सार्वजनिक निकायले प्रत्येक तीन/तीन महिनामा आफ्नो कार्यालयको सूचनाहरू प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ ।

ऐनको उपरोक्त व्यवस्थालाई कोष तथा लेखा नियन्त्रक कार्यालय, जाजरकोटले अक्षरस पालना गर्दै आएको विदितै छ। कार्यालयले लेखापाल श्री झलक घर्तीलाई सूचना अधिकारीको जिम्मेवारी दिएको छ। यस कार्यालयबाट सम्पादन भएका कार्यहरूको बारेमा सरोकारवालाहरूबाट माग भएका विवरणहरू सूचना अधिकारी मार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ।

प्रस्तुत विवरणमा आ.व. २०८१/८२ को कार्तिक १ देखि २०८१ पौष मसान्त सम्ममा यस कार्यालयबाट संघीय कार्यालय र स्थानिय तहमा अख्तियारी, निकास, खर्च लगायतका वित्तिय सूचना तथा अन्य जानकारीहरू र खर्चको प्रवृत्ति समेत विश्लेषण गरी समावेश गरिएको छ। संलग्न विवरणले कोष तथा लेखा नियन्त्रक कार्यालय, जाजरकोटबाट सम्पादन भएका काम कारवाही सम्बन्धमा सरोकारवाला समक्ष सूचना एवं जानकारी प्रवाह हुने अपेक्षा लिएको छ। यस कार्यालयसंग सम्बन्धित सूचनाको उपलब्धता र पहुच सुनिश्चित गर्न कार्यालयका सूचना अधिकारी साथै को.ले.नि.का. जाजरकोट सदैव प्रतिवद्ध रहेको व्यहोरा अवगत गर्न चाहन्छु। अन्तमा यो विवरण तयार गर्न प्रत्यक्ष अप्रत्यक्ष भूमिका निर्वाह गर्नु हुने को.ले.नि.का. जाजरकोटमा कार्यरत कर्मचारीहरू प्रति आभार प्रकट गर्दछु।

.....
नवराज वली
कोष नियन्त्रक

खण्ड: एक

कोष तथा लेखा नियन्त्रक कार्यालय, जाजरकोटको परिचय र उद्देश्य

१.१. पृष्ठभूमि तथा परिचय:

नेपाल सरकारका जिल्ला स्थित संघीय कार्यालयहरू र स्थानीय निकायहरूलाई रकम तथा अनुदान निकासी दिने, आन्तरिक लेखापरीक्षण गर्ने, विनियोजन, राजश्व, धरौटी र विविध खाता संचालन गर्ने र सो को एकीकृत विवरण तयार गरी महालेखा नियन्त्रक कार्यालयमा पेश गर्ने उद्देश्य अनुरूप महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधी कार्यालयको रूपमा कोष तथा लेखा नियन्त्रक कार्यालय जाजरकोटको स्थापना बि .सं.२०३९ सालमा भएको हो । जिल्लास्तरमा कोष तथा लेखा नियन्त्रक कार्यालय स्थापना भए पश्चात सम्पूर्ण सरकारी कारोबारको व्यवस्थापक एवं नियामक निकायको रूपमा क्रियाशील हुदै आएको छ ।

महालेखा नियन्त्रक कार्यालयको मार्गदर्शन बमोजिम प्रविधिमा आधारित Treasury Single Account-(TSA), राजश्व व्यवस्थापन सूचना प्रणाली (RMIS) र कम्प्युटरमा आधारित सरकारी लेखा प्रणाली (Computerized Government Accounting System – CGAS), सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS) पूर्ण रूपमा लागू गरी सरकारी आर्थिक कारोबार संचालन गर्ने गरिएको छ ।

जाजरकोट जिल्लाका ७ वटै स्थानीय तहहरूले (नगरपालिका र गाउँ पालिका) संघिय सरकारबाट प्राप्त गर्ने सबै किसिमका अनुदानहरूको निकासी दिने व्यवस्था को.ले.नि.का. जाजरकोटले गर्दै आएको छ । जिल्ला स्थित स्थानीय तहहरूले प्राप्त गर्ने राजश्व तथा खर्चको अनुमान अर्थात बजेट अभिलेख तयार गरी सोको आधारमा लेखाकन तथा वित्तीय प्रतिवेदन प्राप्त गर्न सकिने गरी विकास भएको स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (Sub-National Treasury Regulatory Application - SuTRA) आ.व. २०७५/०७६ देखिनै यस जिल्लाका ७ वटै स्थानीय तहमा पुर्ण रूपमा कार्यान्वयनमा ल्याईएको छ ।

१.२. उद्देश्य

- जिल्लास्तरका सरकारी निकायहरूलाई प्राप्त अख्तियारीका आधारमा निकासी दिने (खर्च लेख्ने),

- दैनिक रूपमा चेक भूक्तानी गरेको रकम र राजस्व आम्दानी बीचको फरक रकमलाई हिसाव मिलान गरी सरकारी रकमको कारोवार गर्ने बैंकहरूलाई सोधभर्ना दिने/ लिने,
- सरकारी रकम कलम खर्च गर्दा वा राजस्व असुल उपर गर्दा माग भएमा कानूनी सल्लाह एवं परामर्श दिने,
- आन्तरिक लेखापरीक्षण एवं छड्के जाँच र निरीक्षण गरी वित्तीय अनुशासन र जवाफदेहितामा अभिवृद्धि गर्ने, सरकारी मालसामानको सुरक्षा एवं संरक्षणमा जोड दिने
- जिल्लास्तरीय आम्दानी खर्चका एकीकृत मासिक तथा वार्षिक प्रतिवेदनहरू तयार गरी पेश गर्ने र महालेखा नियन्त्रक कार्यालय लगायत नेपाल सरकारका केन्द्रिय निकायहरूबाट जिम्मेवारी दिएका कार्य सम्पादन गर्ने ।
- निवृत्तिभरण सम्बन्धी कार्यहरू सम्पादन गर्ने ।

खण्ड: दुई

संगठनात्मक संरचना, दरवन्दी र जिम्मेवार पदाधिकारीहरू

२.१ कर्मचारी दरवन्दी तैरिज तथा पदपूर्तीको अवस्था:

सिनं.	पद	श्रेणी	दरवन्दी	पदपूर्ती	कैफियत
१	कोष नियन्त्रक	रा प तृतीय	१	१	स्थायी
२	लेखापाल	रा.प.अनं. प्रथम	१	१	स्थायी
३	आ ले प सहायक	रा.प.अनं. प्रथम	२	२	स्थायी
४	लेखापाल	रा.प.अनं. प्रथम	०	२	२ फाजिल
५	सह लेखापाल	रा.प.अनं. द्वितिय	१	०	स्थायी
६	कार्यालय सहयोगी	श्रेणिविहिन	२	२	करार
जम्मा			७	८	२ फाजिल समेत

२.२ कार्यालय प्रमुख तथा सूचना अधिकारी:

सिनं.	पद	नामथर	सम्पर्क नम्बर	कै
१	कार्यालय प्रमुख (कोष नियन्त्रक)	श्री नवराज वली	९८५८०८०११८(मो.) ०८९-४३०११८(का.)	
२	लेखापाल (सूचना अधिकारी)	श्री झलक घर्ती	०८९-४३०११८(का.) ९८४५२०२८८०	

२.३ सेवा प्रदान गर्ने शाखाहरूको जिम्मेवार तथा सहयोगी पदाधिकारीको टेलिफोन नम्बरहरू:

सिनं.	शाखा	जिम्मेवार तथा सहयोगी पदाधिकारी	सम्पर्क नम्बर
१	विनियोजन शाखा	लेखापाल श्री झलक घर्ती लेखापाल श्री रत्नरुपा शाही	९८६८९३३४०५ ९८६४९३३९१४
२	आन्तरिक लेखापरीक्षण शाखा	आलेप सहायक श्री प्रेम बहादुर मल्ल आलेप सहायक श्री शोभा शाह	९८६८००७७६६ ९८६६८९९०३३
३	स्टोर र निवृत्तिभरण शाखा	लेखापाल श्री प्रेम बहादुर मल्ल	९८६८०७७६६

४	विविध/धरौटी शाखा	लेखापाल श्री प्रेम बहादुर मल्ल	९८६८०७७६६
५	प्रशासन शाखा	लेखापाल श्री झलक घर्ती का.स. मोहन कार्की का.स. सरिता दवाडी	९८६८९३३४०५ ९८६८९३६४४३ ९८४८०६४५१९

खण्ड: तीन

सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

३.१ सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

३.१.१. सूचना दिँदा लिनुपर्ने शुल्क/दस्तुर

- सूचना मागको निवेदन दिँदा कुनै शुल्क वा दस्तुर लाग्दैन।
- सामान्य आकारको (आठ दशमल तीन इन्च चौडाइ र एघार दशमलब सात इन्च लम्बाइ सम्म साइज भएको) कागजमा तयार गरिएको वा रहेको पाँच पृष्ठ सम्मको सूचना निःशुल्क उपलब्ध गराइनेछ।

✚ पाँच पृष्ठ भन्दा धेरै सूचना दिँदा निम्न अनुसार दस्तुर लिइनेछ:

- सामान्य आकारको (आठ दशमलब तीन इन्च चौडाइ र एघार दशमलब सात इन्च लम्बाइसम्म आकार भएको) कागजमा तयार गरिएको वा रहेको पाँच पृष्ठभन्दा बढी सूचनाको लागि प्रति पृष्ठ पाँच रूपैयाँ लाग्नेछ।
- माथि उल्लेख भए भन्दा ठूलो आकारको कागजमा तयार गरिएको वा रहेको सूचनाको लागि प्रति पृष्ठ दश रूपैयाँ दस्तुर लाग्नेछ। सुरुका पाँच पेज निःशुल्क दिनुपर्ने वाध्यता यसमा रहने छैन।
- डिस्क्रेट, सीडी र अन्य यस्तै प्रकारका डिजिटल माध्यम र प्रविधिद्वारा प्रदान गरिने सूचनाको लागि प्रति डिस्क्रेट, सीडी वापत पचास रूपैयाँ दस्तुर लाग्नेछ।
- कुनै सूचना तयार गर्दा माथि लेखिए भन्दा बढी खर्च लाग्ने भएमा वास्तविक लागतको आधारमा दस्तुर लिइनेछ।
- सार्वजनिक निकायमा रहेक कुनै लिखत, सामग्री वा सो निकायको काम कारवाहीको अध्ययन वा अवलोकन वा सार्वजनिक महत्वको निर्माण कार्य भइरहेको स्थलको भ्रमण वा अवलोकन आधा घण्टाभन्दा बढी समय गर्ने भएमा प्रतिघण्टा प्रतिव्यक्ति पचास रूपैयाँ दस्तुर

लाग्नेछ । तर सार्वजनिक पुस्तकालय र सार्वजनिक रूपमा निःशुल्क उपलब्ध गराइएको स्थानको अवलोकन बापत दस्तुर लाग्ने छैन ।

- प्रचलित कानूनमा सूचना माग गर्दा लाग्ने दस्तुरको सम्बन्धमा छुट्टै व्यवस्था भएकोमा भने सोही बमोजिम दस्तुर लाग्नेछ ।
- मूल्य राखी विक्री वितरण गर्ने मुद्रित वा कुनै पनि माध्यमको सूचना सामग्रीको दस्तुर त्यसमा अंकित वा निर्धारित मूल्यबमोजिम नै हुनेछ ।
- तर यस कार्यालयको उद्देश्य र कामको प्रवर्द्धनका लागि वितरण गरिने सूचना-सामग्रीको शुल्क लाग्ने छैन ।

३.२. सूचना उपलब्ध गराए बापत दस्तुर लिने तरिका

- (१) नगद लिएर राजस्व खातामा जम्मा गर्न सकिनेछ ।
- (२) कुनै बैंकमा जम्मा गर्न लगाई सो को भौचर पेश गर्न लगाउन सकिनेछ ।
- (३) सो रकम बराबरको हुलाक टिकट निवेदनमा टाँस्न लगाउन पनि सकिनेछ ।

३.३. सेवा प्राप्त गर्न लाग्ने अवधि

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ७ ले तोकेको अवधि भित्र, निवेदन प्राप्त भएपछि सूचना अधिकारीले तत्काल उपलब्ध गराउन सकिने प्रकृतिको सूचना भए तत्काल र तत्काल उपलब्ध गराउन नसकिने प्रकृतिको सूचना भए निवेदन प्राप्त भएको मितिले १५ दिनभित्र निवेदकलाई उपलब्ध गराईनेछ । अन्य विशेष ऐन, नियमले अवधि तोकेकोमा सोहीबमोजिम हुनेछ ।

३.४. निर्णय गर्ने अधिकारी:

क. कोष तथा लेखा नियन्त्रक कार्यालयले गर्ने कार्यको सन्दर्भमा: महालेखा नियन्त्रक कार्यालय र कार्यालय प्रमुख ।

ख. सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम माग गर्ने सूचना सम्बन्धमा: कार्यालय प्रमुख ।

३.५. निर्णय उपर उजुरी सुन्ने अधिकारी:

क. कोष तथा लेखा नियन्त्रक कार्यालयले उपलब्ध गराउने सेवाको सन्दर्भमा: प्रचलित ऐन कानूनमा तोकिएको व्यवस्था बमोजिम

ख. सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम माग गर्ने सूचना सम्बन्धमा: कार्यालय प्रमुख ।

३.६. सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७(१) बमोजिम माग गरिएको सूचना र उपलब्ध गराइएको सूचनाको विवरण

क. माग गरिएको सूचना संख्या: ०(माग नभएको)

ख. उपलब्ध गराइएको सूचना संख्या: ०

खण्ड: चार

आर्थिक वर्ष २०८१/८२ मा सम्पादित प्रमुख कार्यको विवरण

कोष तथा लेखा नियन्त्रक कार्यालय जाजरकोटबाट संघीय कार्यालय र स्थानीय तहको निकास दिनुका अलावा निम्नमा उल्लेखित कार्यहरू नियमित रूपमा संचालन भई राखेका छन्।

तपसिल

सि.न.	विषय	कार्यहरू	कैफियत
१.	राजस्व सम्बन्धी कार्य:	<ul style="list-style-type: none"> ➤ जाजरकोट जिल्ला स्थित विभिन्न कार्यालयहरूलाई राजस्व संकलनका लागि राजस्व व्यवस्थापन सूचना प्रणाली (Revenue Management Information System-RMIS) बाट कार्यालय कोड User Name र Password प्रदान गर्ने। ➤ दैनिक राजस्व आम्दानी बाधन कार्यालयहरूमा सूचना प्रवाहिकरण गर्ने। ➤ मासिक प्रतिवेदन प्राप्ति र हिसाब भिडान सम्बन्धि कार्य गर्ने। ➤ RMIS अनुसारका अन्य कार्यहरू संचालन गर्ने र एकमुष्ट रूपमा प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेश गर्ने। 	
२	बिनियोजन सम्बन्धि कार्य	<ul style="list-style-type: none"> ➤ संघिय कार्यालयहरू र स्थानिय तहहरूलाई महालेखा नियन्त्रक कार्यालयबाट संचालनमा रहेका कम्प्युटरकृत सरकारी लेखा प्रणालिमा पहुच दिन प्रयोगकर्ता विवरण उपलब्ध गराउने र त्यसको अभिलेख राख्ने। ➤ सम्बन्धित कार्यालयबाट भुक्तानी आदेश प्राप्त गर्ने। भुक्तानी आदेशको दस्तखत जाँच गर्ने र प्रणालिमा दर्ता गरि चेक जारी गर्ने तथा Electronic Fund Transfer गर्ने। ➤ निकास हुन नसक्ने भएमा सम्बन्धित कार्यालयलाई कारण सहित जानकारी दिने। ➤ दैनिक रूपमा सरकारी कारोबार गर्ने बैङ्कबाट कारोबारको स्टेटमेन्ट लिई हिसाब मिलान तथा Day Close गर्ने। ➤ खर्च समायोजन र हिसाब भिडान गर्ने। ➤ स्थानीय तहको खाता संचालन गर्न सिफारिस गर्ने। 	
३	धरौटी सम्बन्धी कार्यहरू:	<ul style="list-style-type: none"> ➤ धरौटी आम्दानी बाधी सो को अभिलेख राख्ने। ➤ भुक्तानी आदेश दर्ता गर्ने। ➤ चेक जारी गर्ने। ➤ चेक जारी हुन नसक्ने भएमा कारण सहित सम्बन्धित कार्यालयमा जानकारी गराउने। ➤ दैनिक रूपमा सरकारी कारोबार गर्ने बैङ्कबाट कारोबारको स्टेटमेन्ट लिई हिसाब मिलान तथा Day Close गर्ने। ➤ सम्बन्धित कार्यालयको हिसाब भिडान गर्ने। विवरण अद्यावधिक गर्ने। ➤ मासिक र वार्षिक विवरण प्रतिवेदन तयार गर्ने र सम्बन्धित निकायमा पेश गर्ने। 	

४	कार्यसंचालन कोष (विविध खाता) सम्बन्धी कार्यहरू:	<ul style="list-style-type: none"> ➤ भुक्तानी आदेश दर्ता र चलानी गर्ने। ➤ चेक जारी गर्ने। ➤ चेक जारी गर्न नमिल्ने अवस्था भएमा सम्बन्धित कार्यालयमा कारण सहित जानकारी गराउने। ➤ दैनिक रूपमा सरकारी कारोबार गर्ने बैङ्कबाट कारोबारको स्टेटमेन्ट लिई हिसाव मिलान तथा Day Close गर्ने । ➤ सम्बन्धित कार्यालयको हिसाव भिडान गर्ने ।विवरण अद्यावधिक गर्ने। ➤ प्रतिवेदन तयार गर्ने।
५	अन्य कार्यहरू	<p>१. हिसाव तथा अभिलेख भिडान सम्बन्धी कार्य:</p> <ul style="list-style-type: none"> ➤ दैनिक चेक भुक्तानीको विवरण भिडान गर्ने । ➤ श्रोतगत खर्चको विवरण तयार गर्ने । ➤ भुक्तानी हुन बाकी चेकको विवरण तयार गर्ने । ➤ बैकसँग हिसाव भिडान गर्ने । ➤ सोधभर्ना तथा प्रतिवेदन सम्बन्धी कार्य गर्ने । ➤ कोषको अवस्थाको मासिक विवरण प्रतिवेदन तयार गर्ने। <p>२. आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यहरू:</p> <ul style="list-style-type: none"> ➤ यस कार्यालयमा आन्तरिक लेखापरीक्षक महालेखा नियन्त्रक कार्यालयबाट मिति २०८१/०९/२४ गते निर्णयानुसार २ जना सहायक आन्तरिक लेखापरीक्षक तोकिएकोहुँदा हाल सम्म ३ ओटा कार्यालयको आ.ले.प. दोस्रो त्रैमासिक सम्मको सम्पन्न भैसकेको छ । <p>३. निवृत्तिभरण सम्बन्धी कार्यहरू:</p> <ul style="list-style-type: none"> ➤ निजामती, नेपाली सेना, प्रहरी र शिक्षक तर्फको निवृत्तिभरण सम्बन्धी कार्यहरू गर्ने गरिएको छ । ➤ तलवी प्रतिवेदन पारित सम्बन्धि कार्य सम्पुर्ण संघीय कार्यालयहरूको सम्पन्न गरिएको छ । <p>४. राय सुझाव प्रदान सम्बन्धी कार्य</p> <ul style="list-style-type: none"> ➤ जिल्लामा सरकारी एवं गैर सरकारी क्षेत्रबाट माग भएका लिखित तथा मौखिक आर्थिक प्रशासन संचालन र सार्वजनिक खरिद सम्बन्धी राय सुझाव प्रदान गर्ने कार्य गरिएको छ । <p>५. आर्थिक प्रशासन संचालनका लागी कर्मचारी खटाउने:</p> <ul style="list-style-type: none"> ➤ कोष तथा लेखा नियन्त्रक कार्यालय, जाजरकोटको कार्यक्षेत्रभित्रका कुनै कार्यालयमा लेखा समुहको रिक्त दरबन्दिमा सम्बन्धित कार्यालयको माग बमोजिम आर्थिक प्रशासन संचालनका लागी कर्मचारी व्यवस्थापन गर्ने कार्य गरीएको छ। <p>६. महालेखा नियन्त्रक कार्यालयले समय समयमा तोकिएको अन्य कार्यहरू</p>

खण्ड: पाँच

को.ले.नि.का. जाजरकोटको कार्यक्षेत्रमा रहेका कार्यालयहरू तथा स्थानीय तहहरू बारे जानकारी

५.१ कार्यक्षेत्र

जाजरकोट जिल्ला भित्र स्थापना भई आर्थिक कारोबार गर्न सम्बन्धित तालुक कार्यालयबाट अख्तियारी प्राप्त संघीय कार्यालयहरू र जाजरकोट जिल्लाका स्थानीय तहहरूको नाम ठेगाना सहितको एकिकृत विवरण राख्नुको साथै महालेखा नियन्त्रक कार्यालयसंगको परामर्शमा सरकारी कोष संचालन, लेखाङ्कन प्रतिवेदन र व्यवस्थापकीय नियन्त्रणको माध्यमबाट सार्वजनिक वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गर्दै जिल्ला स्थित कार्यालयहरूमा आर्थिक अनुशासन कायम राख्न योगदान पुर्याउदै आएको छ।

मिति २०७६।०६।१७ बाट लागु भएको सरकारी कारोबार निर्देशिका २०७६ (साविकको सरकारी कारोबार निर्देशिका २०७१) तथा महालेखा नियन्त्रक कार्यालय अनामनगर काठमाडौंबाट तोकिए बमोजिम कोष तथा लेखा नियन्त्रक कार्यालय जाजरकोटले, जाजरकोट स्थित नेपाल बैंक लि. बाट संघीय कार्यालयका "क" समुहका राजश्व, विनियोजन, धरौटी र विविध खाताहरू संचालनमा रहेका छन्।

यस कार्यालयबाट तपसिल बमोजिमका संघीय कार्यालय र स्थानीय तह हरूमा निकासा गरिने गरेको छ।

- जाजरकोट जिल्ला भित्र स्थापना भई आर्थिक कारोबार गर्न सम्बन्धित तालुक कार्यालयबाट अख्तियारी प्राप्त संघीय कार्यालयहरू र जाजरकोट जिल्लाका स्थानीय तहहरूको नाम ठेगाना सहितको एकिकृत विवरण राख्नुको साथै महालेखा नियन्त्रक कार्यालयको परामर्शमा उक्त कार्यालयहरूलाई संकेत नं. प्रदान गर्ने ।
- जिल्ला स्थित सरकारी कार्यालयहरूबाट हुने आर्थिक कारोबारहरूको नियमित रेखदेख तथा निरीक्षण गर्ने ।

- प्रचलित कानून, नीति, निर्देशनको अधिनमा रही सरकारी कार्यालयहरूलाई आर्थिक कार्यसञ्चालन तथा सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी कानुनी राय, परामर्श दिने ।
- जिल्ला स्थित सरकारी कार्यालयहरूबाट विनियोजन, राजस्व र धरौटी रकमको आम्दानी खर्चको मासिक तथा वार्षिक विवरण लिई जिल्लागत मास्केवारी तयार गरी तालुक कार्यालयमा पेश गर्ने ।
- जिल्ला स्थित सरकारी कार्यालयहरूमा भएको विनियोजन, राजस्व, धरौटी, जिन्सी र कार्य सञ्चालन कोषमा भएको आर्थिक कारोवारहरूको त्रैमासिक आन्तरिक लेखापरीक्षण गरी सोको प्रतिवेदन दिने ।
- विनियोजन लेखा, तहबिल मौज्दात र बेरुजु फछ्यौट सम्बन्धमा सरकारी कार्यालयहरूको नियमित निरीक्षण गरी तालुक निकायमा प्रतिवेदन दिने ।
- आर्थिक वर्षसमाप्त अर्थात् सालतमाम भएपछि सरकारी कार्यालयलाई निकास दिएको रकमको वार्षिक आर्थिक विवरण प्रमाणित गरी सम्बन्धित निकायमा पठाउने ।
- सरकारी कोष संचालन, लेखाङ्कन प्रतिवेदन र व्यवस्थापकिय नियन्त्रणको माध्यमबाट सार्वजनिक वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने ।

५.२ सेवा पुर्याउनुपर्ने कार्यालयहरूको संङ्ख्या

कोष तथा लेखा नियन्त्रक कार्यालय, जाजरकोटबाट तपसिल बमोजिमका सेवा दिनुपर्ने कार्यालयहरू रहेका छन्।

तपसिल

संघीय कार्यालयहरू	स्थानीय तहहरू	जम्मा कार्यालयहरू
२४	७	३१

५.२.१. संघीय कार्यालयहरु:

क्र.सं.	कार्यालयको नाम	कार्यालय कोड नं
१.	जाजरकोट जिल्ला अदालत, जाजरकोट	२०४९७६६०१
२	जिल्ला निर्वाचन कार्यालय, जाजरकोट	२१२९९६६०१
३	जिल्ला सरकारी वकील कार्यालय, जाजरकोट	३०१०९६६०१
४	राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, जाजरकोट	३०१०७६६०१
५	कोष तथा लेखा नियन्त्रक कार्यालय, जाजरकोट	३०५०९६६०१
६	कारागार कार्यालय, जाजरकोट	३१४०२६६०१
७	एकिकृत कर्णाली सिचाई आयोजना	३०८०३६६०१
८	इलाका प्रहरी कार्यालय, दल्ली	३१४०४६६०२
९	इलाका प्रहरी कार्यालय, बारेकोट	३१४०४६६०३
१०	इलाका प्रहरी कार्यालय, गर्खाकोट	३१४०४६६०१
११	इलाका प्रहरी कार्यालय, रिम्ना	३१४०४६६६०४
१२	जिल्ला प्रहरी कार्यालय, जाजरकोट	३१४०४६६०५
१३	इलाका प्रशासन कार्यालय, चंखेला	३१४९२६६०२
१४	जिल्ला प्रशासन कार्यालय, जाजरकोट	३१४९२६६०१
१५	बृहत जलाधार व्यवस्थापन केन्द्र कर्णाली	३२९०९६६०२
१६	मालपोत कार्यालय जाजरकोट	३३६०९६६०१
१७	नापी कार्यालय, जाजरकोट	३३६०२६६०१
१८	आयोजन कार्यान्वयन ईकाई (भवन तथा आवास)	३४७०९६६०१
१९	शिक्षा विकास तथा समन्वय एकाई	३५००९६६०१
२०	जिल्ला हुलाक कार्यालय	३५८०३६६०१
२१	प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई जाजरकोट ।	३१२००६६०१
२२	जिल्ला समन्वय समितिको कार्यालय, जाजरकोट	३६५००६६०१
२३	सशस्त्र प्रहरी बल, जाजरकोट	३१४०५६६०१
२४	चन्दननाथ गण	३४५०९६६०२

५.२.२. स्थानीय तहहरु:

क्र.सं.	कार्यालयको नाम	कार्यालय कोड नं
१	भेरि नगरपालिका नगरपालिका	८०१०६६६०३
२	नलगाड नगरपालिका	८०१०६६६०२
३	छेडागाड नगरपालिका	८०१०६६६०१
४	कुसे गाउँपालिका	८०१०६६६०४
५	जुनिचाँदे गाउँपालिका	८०१०६६६०५
६	बारेकोट गाउँपालिका	८०१०६६६०६
७	शिवालय गाउँपालिका	८०१०६६६०७

५.३ पेन्सन प्राप्त गर्ने सेवाग्राहीको संख्या:

जाजरकोट जिल्लामा निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र शिक्षक गरी जम्मा सेवग्राही २०८१ श्रावन १ गते देखि पौष मसान्तसम्म जम्मा २८७ जनाले पेन्सन सम्बन्धी सेवा प्राप्त गरेका छन्। निवृत्तीभरण सम्बन्धी कार्यहरु यथासिद्ध संचालन गर्ने गरिएको छ ।

खण्ड: छ

आर्थिक वर्ष २०८१/८२ को पौष मसान्तसम्मको आर्थिक कारोवारको संक्षिप्त विवरण

६.१ जाजरकोट जिल्लाको चालु आ.ब. को कुल बजेट तथा खर्चको साराँश

६.१.१. जाजरकोट जिल्लाको लागि बिनियोजित कुल बजेट आ.ब. २०८१/८२ पौष मसान्तसम्म

सि.नं.	विवरण	अन्तिम बजेट	खर्च रकम	खर्च प्रतिशत	कुल वित्तीय प्रगति
१	चालु	४५०४८७१५०२	२०२८४६९६४२.९९	४५.०३	३७.५६
२	पूँजीगत	१४६३४५८०००	२१३१२५४१५.२१	१४.५६	

६.१.२. जाजरकोट जिल्लाका स्थानीय तहमा अनुदान निकास आ.ब. २०८१/८२ पौष मसान्तसम्म

सि.नं.	विवरण	वार्षिक बजेट रु.
१.	स्थानीय तहहरूको निकास हुने अनुदान	२,६५,९६,९२,०००.००
२.	स्थानीय तहमा निकास भएको रकम	१,२६,८४,१८,२२०.००

६.२.कोष तथा लेखा नियन्त्रक कार्यालय जाजरकोटको चालु आ.ब. को कुल बजेट र खर्चको तुलनात्मक विवरण:

सि.नं.	बजेट उपशीर्षक नं.	वार्षिक बजेट रु.	हालसम्मको खर्च	खर्च प्रतिशत	कैफियत
१	३०५०१०१४३	८१,८९,०००/-	३९,७०,१८१.५०	४८.४८	चालु
२	३०५०४०१२३	२,९०,०००/-	५६,१८०/-	१९.३७	चालु
३	३०५०१०१४४	१,८०,००,०००/-	१४,१०,०१६.८६	७.८३	पूँजीगत
जम्मा		२,६४,७९,०००/-	५४,३६,३७८.३६	२०.५४	

६.३ राजस्व असुली

आ.व. २०८१/८२ को पौष मसान्त सम्ममा संघीय कार्यालयहरू र स्थानिय तहहरूबाट तपसिल बमोजिमको राजस्व असुली भएको छ ।

क्र.सं.	कार्यालयको नाम	राजस्व आम्दानी	कैफियत
१	जिल्लास्थित कार्यालयको जम्मा	३५४८८२६२.६१	
	जम्मा	३५४८८२६२.६१	

६.४ धरौटी कारोवार:

कोष तथा लेखा नियन्त्रक कार्यालयको आ.व.जाजरकोटको २०८१/८२ को पौष सम्मको सबै संघीय कार्यालयहरूको धरौटी रकमको देहायबमोजिम मौज्दात रहेको छ ।

क्र.सं.	कार्यालयको नाम	मौज्दात रकम रु.	कैफियत
१	संघीय कार्यालयको जम्मा	४६०६१३२९.८२	
	जम्मा	४६०६१३२९.८२	

६.५ विविध कारोवार

आ.व.२०८१/८२ को पौष मसान्त सम्ममा संघीय कार्यालयहरूको तपसिल बमोजिमको विविध खातामा मौज्दात रहेको छ ।

क्र.सं.	कार्यालयको नाम	मौज्दात रकम रु.	कैफियत
१	संघीय कार्यालयको जम्मा	७५,८६,८०५/-	
	जम्मा	७५,८६,८०५/-	

सामाजिक सुरक्षातर्फ निकासः

भेरी नगरपालिका: ७ करोड २४ लाख २९ हजार ९७४

छेडागाड नगरपालिका: ३ करोड ४५ लाख ६१ हजार ७०२

नलगाड नगरपालिका: २ करोड ८६ लाख २६ हजार ४३१

जुनीचाँदे गाउँपालिका: १ करोड १८ लाख ५३ हजार ३२७

कुसे गाउँपालिका: ४ करोड ७ लाख ५ हजार ३५०

बारेकोट गाउँपालिका: ३ करोड ८७ लाख ५१ हजार ६८७

शिवालय गाउँपालिका: २ करोड ६३ लाख १८ हजार ४१६

खण्ड: सात

जाजरकोट जिल्ला भित्रका सरकारी सम्पत्तिको विवरण

७.१ जाजरकोट जिल्लाका सरकारी कार्यालयहरुमा रहेका सवारी साधनसम्बन्धी विवरण:

जाजरकोट जिल्ला स्थित सरकारी कार्यालयहरुको सवारी साधनको लगत (२०८१ साल अषाढ महिना सम्मको विवरणमा आधारित)

क्र.सं	सवारीसाधनको स्वामित्व भएको कार्यालयको नाम	ठेगाना			सवारी साधन		कैफियत
		जिल्ला	स्थानीय तह	बडा नं	गाडि	मो सा	
१	२	३	४	५	६	७	८
१	कोष तथा लेखा नियन्त्रक कार्यालय	जाजरकोट	भेरी नगरपालिका	४		२	
२	जिल्ला हुलाक कार्यालय, जाजरकोट		भेरी नगरपालिका	३		१	
३	जाजरकोट जिल्ला अदालत		भेरी नगरपालिका	३	१		
४	कारागार कार्यालय जाजरकोट		भेरी नगरपालिका	४	१	१	
५	जिल्ला सरकारी वकिल कार्यालय		भेरी नगरपालिका	२	१		
६	जिल्ला समन्वय समितिको कार्यालय		भेरी नगरपालिका	३	१	११	
७	एकिकृत कर्णाली सिंचाई आयोजना		भेरी नगरपालिका	३	२	५	
८	जिल्ला प्रहरी कार्यालय जाजरकोट		भेरी नगरपालिका	४	९	१९	
९	इलाका प्रहरी कार्यालय बारेकोट		बारेकोट गाउँपालिका	६			
१०	जिल्ला निर्वाचन कार्यालय		भेरी नगरपालिका	३	१	१	
११	प्र म कृषि आधुनिकीकरण परियोजना		भेरी नगरपालिका	३	१	५	
१२	इलाका प्रशासन कार्यालय चंखेला		छेडागाड नगरपालिका	५			
१३	नापी कार्यालय जाजरकोट		भेरी नगरपालिका	४		२	
१४	शिक्षा विकास तथा समन्वय इकाइ		भेरी नगरपालिका	४	१	०	
१५	जिल्ला प्रशासन कार्यालय		भेरी नगरपालिका	३	२	१	
१६	मालपोत कार्यालय जाजरकोट		भेरी नगरपालिका	४		२	
१७	राष्ट्रिय अनुसन्धान जि कार्यालय		भेरी नगरपालिका	३		१	

खण्ड: आठ

तलवी प्रतिवेदन

तलवी प्रतिवेदन पारित गर्नुपर्ने कार्यालयको संङ्ख्या र हालसम्म पारित तलवी प्रतिवेदनको विवरण निम्नानुसार रहेको छः

विवरण	तलवी प्रतिवेदन पारित गर्नुपर्ने कार्यालयको संङ्ख्या	हालसम्म पारित गरिएको तलवी प्रतिवेदनको संङ्ख्या	तलवी प्रतिवेदन पारित गर्न बाकी रहेका कार्यालयहरू	कैफियत
संघीय कार्यालयहरू	२४	२४	०	
जम्मा	२४	२४	०	

खण्ड: नौ

कोष तथा लेखा नियन्त्रक कार्यालय, जाजरकोटको बेरुजु विवरण

कोष तथा लेखा नियन्त्रक कार्यालय जाजरकोटमा बेरुजु रकम नरहेको:

सि.नं.	विवरण	बेरुजु				कैफियत
		असुल उपर गर्नुपर्ने	नियमित गर्नुपर्ने	पेशकी	कुल जम्मा	
१	आ.ब. २०७९/८० को बेरुजु	०	०	०	०	
२	आ.ब. २०८०/८१ मा थप	०	०	०	०	
	जम्मा	०	०	०	०	

खण्ड: दश

जाजरकोट जिल्लामा लेखा समुहका कर्मचारी र पदपुर्तिको अवस्था

जाजरकोट जिल्लामा आर्थिक प्रशासन संचालनार्थ लेखा समुहको दरबन्दी र पदपुर्तिको अवस्था देहायबमोजिम रहेको छः

१०.१. संघीय कार्यालयहरूमा लेखा को दरबन्दी र पदपुर्ति विवरणः

क्र.सं.	कार्यालयको नाम	पद	श्रेणी	दरबन्दी	पदपुर्ति	रिक्त	कैफियत
१	कोष तथा लेखा नियन्त्रक कार्यालय, जाजरकोट	कोष नियन्त्रक	रा. प. तृतीय	१	१	०	
२	कोष तथा लेखा नियन्त्रक कार्यालय, जाजरकोट	आलेप सहायक	रा.प.अन. प्रथम(प्रशासन/लेखा)	२	२	०	
३	कोष तथा लेखा नियन्त्रक कार्यालय, जाजरकोट	लेखापाल	रा.प.अन. प्रथम(प्रशासन/लेखा)	१	३	०	२ फाजिल
४	जिल्ला अदालत, जाजरकोट	लेखापाल	रा.प.अन. प्रथम(प्रशासन/लेखा)	१	१	०	
५	जिल्ला निर्वाचन कार्यालय, जाजरकोट	लेखापाल	रा.प.अन. प्रथम(प्रशासन/लेखा)	१	१	०	
६	जिल्ला प्रशासन कार्यालय, जाजरकोट	लेखापाल	रा.प.अन. प्रथम(प्रशासन/लेखा)	१	१	०	
७	एकिकृत कर्णाली सिंचाई योजना, जाजरकोट	लेखा अधिकृत	रा. प. तृतीय	१	१	०	
८	मालपोत कार्यालय जाजरकोट	लेखापाल	रा.प.अन. प्रथम(प्रशासन/लेखा)	१	१	०	
९	प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ जाजरकोट	लेखापाल	रा.प.अन. प्रथम(प्रशासन/लेखा)	१	१	०	
१०	जिल्ला समन्वय समितिको कार्यालय, जाजरकोट	लेखापाल	रा.प.अन. प्रथम(प्रशासन/लेखा)	१	१	०	
११	बृहत जलाधार व्यवस्थापन केन्द्र, जाजरकोट	लेखापाल	रा.प.अन. प्रथम(प्रशासन/लेखा)	१	१	०	
१२	जिल्ला प्रशासन कार्यालय, जाजरकोट	लेखापाल	रा.प.अन. प्रथम(प्रशासन/लेखा)	१	१	०	
रा.प.अन. प्रथम(प्रशासन/लेखा) लेखापाल जम्मा (क)				११	१३	०	

११	नापी कार्यालय, जाजरकोट	सह लेखापाल	रा.प.अन. द्वितीय(प्रशासन/लेखा)	१	१	०	
१२	जिल्ला हुलाक कार्यालय जाजरकोट	सह लेखापाल	रा.प.अन. द्वितीय(प्रशासन/लेखा)	१	०	१	माग भएको
१३	कारागार कार्यालय, जाजरकोट	सह लेखापाल	रा.प.अन. द्वितीय(प्रशासन/लेखा)	१	१	०	
१५	इलाका प्रशासन कार्यालय चंखेला, जाजरकोट	सह लेखापाल	रा.प.अन. द्वितीय(प्रशासन/लेखा)	१	०	१	माग भएको
१६	कोष तथा लेखा नियन्त्रक कार्यालय, जाजरकोट	सह लेखापाल	रा.प.अन. द्वितीय(प्रशासन/लेखा)	१	०	१	रिक्त
रा.प.अन. द्वितीय (प्रशासन/लेखा) सह-लेखापाल जम्मा (ख)				५	२	०	
कुल जम्मा (क+ख)				१९	१६	३	

खण्ड: एघार

ऐन, नियम र निर्देशिकाको सूची

११.१. कार्यालयको कार्य सम्पादनको सन्दर्भमा प्रयोगमा आउने ऐन नियम र निर्देशिकाको सूची

यस कोष तथा लेखा नियन्त्रक कार्यालय, जाजरकोटको कार्य सञ्चालनको सिलसिलामा प्रयोगमा आउने वर्तमान नेपालको संविधानको अतिरिक्त ऐन, नियम, निर्देशिका लगायतका विवरणहरूको सूची निम्नानुसार रहेका छन्:

- नेपालको संविधान, २०७२
- आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ र नियमावली, २०७७
- अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४
- भ्रमण खर्च नियमावली, २०६४
- सार्वजनिक खरिद ऐन, २०६३
- सार्वजनिक खरिद नियमावली, २०६४
- निजामती सेवा ऐन, २०४९
- निजामती सेवा नियमावली, २०५०
- आन्तरिक लेखापरीक्षण कार्यविधि निर्देशिका, २०७९
- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ र नियमावली, २०७६
- समपुरक अनुदान सम्बन्धी कार्यविधि, २०७५
- विशेष अनुदान सम्बन्धी कार्यविधि, २०७५
- सालबसाली रुपमा आउने आर्थिक ऐन तथा विनियोजन ऐन
- एकल खाता संचालन निर्देशिका, २०७३
- सरकारी कारोवार निर्देशिका, २०७६
- लेखा निर्देशिका, २०७३
- RMIS मा विद्युतीय भुक्तानी सम्बन्धी सेवा प्रदायक संस्थाहरूलाई आवद्ध गर्ने निर्देशिका, २०७७
- कार्य संचालन निर्देशिका २०७५
- अन्य सम्बन्धित ऐन नियम तथा निर्देशिकाहरू ।

नेपाल सरकार
अर्थ मन्त्रालय

अनुसूचि १

महालेखा नियन्त्रक कार्यालय
कोष तथा लेखा नियन्त्रक कार्यालय
जाजरकोट
नागरिक बडापत्र

क्र.स	सेवासग सम्बन्धित कार्य विवरण	किसिम	आवश्यक पर्ने कागजात पुरा गर्नु पर्ने प्रकृया	कार्य सम्पादन गर्न लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार शाखा	गुनासो सुत्ने अधिकारी	कैफियत
१	दस्तखत नमुना कार्ड प्रमाणित गर्ने		कार्यालयको अधिकारीक पत्र सहित भुक्तानी आदेश गर्ने कार्यालय प्रमुख र लेखा प्रमुखको दस्तखत नमुना	१ दिन	नलाग्ने	विनियोजन	कार्यालय प्रमुख	
२	कार्यालयहरुबाट प्राप्त भुक्तानी आदेश अनुसार चेक जारी गर्ने	बजेट । चालु र पुजिगत	१. अख्तियारी र स्विकृत वार्षिक कार्यक्रम २.सम्बन्धित खर्च शिर्षकमा बजेट बाकी भएको ३. म.ले.प.फा.न २० प्राप्त भै सकेको ४.समायोजन पेशकी र सामान्य भुक्तानी आदेशको लागी छुट्टाछुट्टै भुक्तानी आदेश हुनुपर्ने ५. कार्यालयको तर्फबाट खाता संचालनले दस्तखत गरि पठाइको भुक्तानी आदेश (अनुसुचि २, अनुसुचि २ क) ६. सबै मासिक फाटवारीहरु प्राप्त भएको हुनु पर्ने । ७. निक्षेपित कार्यक्रमको हकमा जि.वि.स. बाट खर्च शिर्षकगत बाडफाड स्थानिय विकास अधिकारीबाट अख्तियारी प्रदान वा अधिकार प्रत्यायोजन र र निज मार्फत मासिक निकास सिमा सम्बन्धि पत्र । ८. गत वर्षको आर्थिक विवरण पेश भै मिलेको । ९. वैदेशिक सहायता समावेश भएकोमा फुकुवा पत्र । १०.भुक्तानी आदेश बुझाउने र भुक्तानीको लागी चेक बुझील्लिने अधिकारीक प्रतिनिधि र निजको दस्तखत नमुना, निजको नागरिकता वा कर्मचारी परिचयपत्रको प्रतिलिपि ।	२ घन्टा भित्र	नलाग्ने	निकास तथा भुक्तानी शाखा	कार्यालय प्रमुख	
३	सेवा निवृत्त सुविधा भुक्तानी निकास	अर्थ बजेट औषधी उपचार	१.नोकरी अवधि यकिन गर्न आवश्यक शुरु नियुक्ति र अवकाश पत्र सम्बन्धि किताबखानाले नोकरी अवधि कायम गरेको पत्र । २.निवृत्तभरण पाउनेको अधिकारपत्रको प्रतिलिपि । ३.सेवा अवधिभरमा औषधी उपचार लिएको/नलिएको अभिलेखको सक्कल पत्र ।	१ दिन	नलाग्ने	निकास तथा भुक्तानी शाखा	कार्यालय प्रमुख	महालेखा नियन्त्रक कार्यालयको औषधी उपचार

		<p>४.सम्बन्धित कार्यालयबाट प्रमाणित औषधी उपचार गणना फाराम र निकास माग गरेको पत्र ।</p> <p>५.थप १० र २० प्रतिशत भुक्तानी लिन ७५ र ८५ वर्ष उमेर पुगेको प्रमाण र निवेदन पेश गर्नुपर्ने ।</p>					रकम निकास दिने बारेको पत्र समेत
	अर्थ बजेट सञ्चित बिदा	<p>१.सञ्चित बिदाको प्रमाणित अभिलेख (म.ले.प.फा.नं. ४२)</p> <p>२.अन्तिम तलब स्केल खुल्ने कागजात र मागपत्र ।</p> <p>३.नोकरी अवधि खुल्ने कागजात र अवकास पत्र ।</p> <p>४.रित पुर्वकको भुक्तानी आदेश प्राप्त भएको ।</p>	१ दिन	नलाग्ने	निकास तथा भुक्तानी शाखा	कार्यालय प्रमुख	
	अर्थ बजेट उपदान	<p>१.नोकरी वर्ष प्रमाणित गर्ने प्रमाण कागजात, जस्तै नियुक्ति, अवकाशपत्र, किताबखानाबाट प्राप्त नोकरी विवरण ।</p> <p>२.उपदानको हकमा निजामति किताबखाना वा अन्य सम्बन्धित किताबखाना । निकायबाट उपदान किटानी गरिएको पत्रको सङ्गै कागजात ।</p> <p>३.निकास माग पत्र ।</p> <p>४.रितपुर्वकको भुक्तानी आदेश ।</p>	१ दिन	नलाग्ने	निकास तथा भुक्तानी शाखा	कार्यालय प्रमुख	
	अर्थ बजेट पटके निकास विविध रकम	<p>१.अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको निकास पत्र अख्तियारी ।</p> <p>२.निकास मागपत्र ।</p> <p>३.रितपुर्वकको भुक्तानी आदेश ।</p> <p>१.भुक्तानि आदेशमा दस्तखत गर्ने कार्यालय प्रमुख र लेखा प्रमुखको दस्तखत नमुना ।</p> <p>२.भुक्तानी आदेश पेश गर्ने र भुक्तानीको चेक बङ्गिलिने आधिकारिक प्रतिनिधि र निजको दस्तखत नमुना निजको नागरिकता वा वा कर्मचारि परिचयपत्रको प्रतिलिपि ।</p> <p>३.ड्राफ्ट वा टि टि कोलेनिकाको विविध खातामा जम्मा भएको भौचर र बैक स्टेटमेन्ट</p> <p>४.कार्यालयका तर्फबाट खाता संचालकले दस्तखत गरि पठाएको भुक्तानी आदेश ।</p> <p>५.कुन प्रयोजनको लागि रकम प्राप्त भएको हो खुल्ने स्वीकृत कार्यक्रम वा अन्य कागजातहरु</p>	२ घण्टा	नलाग्ने	निकास तथा भुक्तानी शाखा	कार्यालय प्रमुख	
४	कार्य संचालन कोषको भुक्तानी सम्बन्धि कार्य						
५	धरौटी	<p>धरौटी फिर्ता भुक्तानी</p> <p>१.सम्बन्धित कार्यालयको नाममा कोष तथा लेखा नियन्त्रक कार्यालयको एकल धरौटी खातामा मौज्दात बाँकी रहेको ।</p> <p>२.कोष तथा लेखा नियन्त्रक कार्यालयको अभिलेखसँग अघिल्लो महिनासम्मको धरौटी हिसाब भिडान भएको ।</p> <p>३.कार्यालयका तर्फबाट खाता संचालकले दस्तखत गरी पठाएको भुक्तानी आदेश ।</p> <p>४.अघिल्लो महिनाको मास्केवारी</p>	२ घण्टा	नलाग्ने	धरौटी शाखा	कार्यालय प्रमुख	

		<p>५.भुक्तानी आदेशमा दस्तखत गर्ने कार्यालय प्रमुख र लेखा प्रमुखको दस्तखत नमुना ।</p> <p>६. भुक्तानी आदेश पेश गर्ने र भुक्तानीको चेक बझिलिने आधिकारिक प्रतिनिधि र निजको दस्तखत नमुना निजको नागरिकता वा कर्मचारि परिचयपत्रको प्रतिलिपि ।</p>					
६	तलबी प्रतिवेदन पारीत गर्ने कार्य	<p>१.पहिलो पटकको लागि आ.व.२०५४।५५ भन्दा अगाडि नियुक्त निजामति कर्मचारीको निजामति किताबखानाबाट एकपटक पारीत तलबी प्रतिवेदन ।</p> <p>२.पहिलो पटकको लागि आ.व. ०५४।५५ भन्दा पछि नियुक्त कर्मचारीको सिटरोल दर्ता भै कायम संकेत नम्बर</p> <p>३.कर्मचारीहरुको नियुक्ति र बढुवा नियुक्ति पत्रहरु ।</p> <p>४.ग्रेड रोक्का भएको, असाधारण बिदा लिएको ग्रेड थप, पुरस्कार पाएको भए सो सम्बन्धि प्रमाण कागजात ।</p> <p>५.ठिक अघिल्लो वर्षको पारित तलबी प्रतिवेदनको प्रतिलिपि</p> <p>६.कार्यालयको स्वीकृत दरवन्दीको विवरण</p> <p>७.पारीतको लागि तलबी प्रतिवेदन ४ प्रति</p> <p>८.कार्यालयको पत्र र प्रस्तावित तलबी प्रतिवेदन</p>	३ दिन	नलाग्ने	प्रशासन/तलबी प्रतिवेदन फाँट	कार्यालय प्रमुख	
	ग्रेड मिलान	<p>१.तिनपुस्ते तथा नोकरी विवरण प्रमाणित अभिलेख</p> <p>२.बढुवा हुनुभन्दा ठिक अगाडिको पारीत तलबी प्रतिवेदनको प्रतिलिपि</p> <p>३.बढुवा नियुक्तिपत्रको प्रतिलिपि</p> <p>४.सम्बन्धित कर्मचारीको निवेदन</p> <p>५.के कति ग्रेड मिलान गर्नुपर्ने हो सो किटानीसाथ उल्लेख गरिएको कार्यालयको पत्र ।</p> <p>६.ग्रेड सम्बन्धि कुनै कारवाही भए नभएको आधार एकिन हुने प्रमाण</p>	१ दिन	नलाग्ने	प्रशासन/तलबी प्रतिवेदन फाँट	कार्यालय प्रमुख	
७	विकेन्द्रित निवृत्तभरण सम्बन्धि कार्य	<p>पारिवारिक निवृत्तभरण अधिकारपत्र जारी</p> <p>निवृत्तभरणको मृत्युदर्ता प्रमाणपत्र । नाता प्रमाणित सक्कल अधिकारपत्र । नागरिकता प्रमाणपत्रको प्रतिलिपि । फोटो २ प्रति । निवेदन</p>	१ दिन		प्रशासन/पेन्सन पट्टा फाँट	कार्यालय प्रमुख	
	हराएको/ना सिएको प्रतिलिपी जारी गर्ने	<p>१.बैंकबाट प्रमाणित निवृत्तभरण भुक्तानी विवरण ।</p> <p>२.जिल्ला प्रशासन कार्यालय र प्रहरीबाट खोजतलास सम्बन्धि विवरण</p> <p>३.निवृत्तभरणको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।</p> <p>४.इच्छाउनेमा व्यक्ति नाता प्रमाणित, नागरिकता र फोटो</p> <p>५.प्रतिलिपि दस्तुर रु.३०० ।</p>	१ दिन	लाग्ने	प्रशासन/पेन्सन पट्टा फाँट	कार्यालय प्रमुख	<p>पहिलोपटक रु.३०० ।</p> <p>दोस्रोपटक रु.५०० ।</p>

		६.निजामति किताबखानाको रेकर्ड (कार्यालयबाट मगाइने) ७.फोटो २ प्रति र निवेदन					
८	आन्तरिक लेखापरिक्षण र वित्तिय प्रतिवेदन	१.खर्चको फाँटवारी/मास्केवारी । २.आ.व. समासिपछि आर्थिक विवरण ३.बिल भरपाइ समेतको आधारभुत कागजात र श्रेस्ता तयार हुनुपर्ने ४.पुर्व बेरुजु फछ्यौँटको प्रमाण ५.विकास निर्माणसँग सम्बन्धितको हकमा ल.इ. ,सम्झौता , रनिड बिल, नापी किताब, कार्यसम्पन्न प्रतिवेदन आदि । ६.कोष तथा लेखा नियन्त्रक कार्यालयले तयार पारेको आ.ले.प. चेक लिष्ट ७.कोष तथा लेखा नियन्त्रक कार्यालयले आन्तरिक प्रतिवेदन दिनुपर्ने	आ.ले.प. कार्ययोजना अनुसारका महिनाहरूमा १ महिनाभित्र	नलाग्ने	आ.ले.प. शाखा आ.ले.प. का लागि जिम्मेवारी तोकिएका कर्चारीहरू	कार्यालय प्रमुख	

सूचना अधिकारीको

नाम : झलक घर्ती

पद: लेखापाल

फोन न-९८६८९३३४०५

इमेल - jhalakgharti08@gmail.com

कार्यालय प्रमुखको

नाम- नवराज वली

पद : कोष नियन्त्रक

फोन न- ९८५८०८०११८

इमेल -